



पत्र सङ्ख्या:- २०८१/८२

च.नं:- ०७

कर्णाली प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय



ईमेल: moeap6@gmail.com

वेबसाइट: moeap.karnali.gov.np

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

मिति: २०८१/०४/०४

विषय:- प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण हुने बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन।

श्री प्रमुख प्रशासकीय अधिकृत,
स्थानीय तहहरू (सबै)
कर्णाली प्रदेश, नेपाल।

आर्थिक वर्ष २०८१/८२ को लागि तहाँ स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालन गर्न कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ कर्णाली प्रदेशसभाबाट पारित भई मिति २०८१/०३/२७ का दिन माननीय प्रदेश प्रमुखज्यूबाट प्रमाणीकरण भइसकेको व्यहोरा यहाँलाई अवगत नै छ। सोही अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि तहाँ स्थानीय तहमा हस्तान्तरित रकम प्रचलित कानून बमोजिम खर्च गर्ने/गराउने, खर्चको लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्ने गराउने समेतको जिम्मेवारी पूरा हुने विश्वास लिएको छु। बजेटले लिएका उद्देश्य, प्राथमिकता र रणनीति प्राप्तिका लागि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, कार्यक्षमता र प्रभावकारिता कायम गर्नु हुनेछ। बजेट कार्यान्वयन गर्दा समग्र बजेट अनुशासन कायम गर्दै रकम निकासी, खर्च र नियन्त्रण लगायतका वित्तीय उत्तरदायित्व कायम गर्न कर्णाली प्रदेश विनियोजन ऐन, २०८१, कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ र कर्णाली प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को अनिवार्य रूपमा परिपालना गर्नु/गराउनु हुनेछ भन्ने विश्वासका साथ वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका कार्यक्रम सञ्चालन र राजस्व बाँडफाँट सम्बन्धमा कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा १२ को उपदफा (३) बमोजिम बजेट कार्यान्वयन सम्बन्धमा यो मार्गदर्शन प्रेषित गरेको छु।

(क) अन्तर सरकारी वित्तीय हस्तान्तरण:

१. वित्तीय समानीकरण अनुदान रकमको एक चौथाईले हुन आउने रकम प्रदेश लेखा नियन्त्रक कार्यालयबाट स्थानीय सञ्चित कोषमा क्रमशः भाद्र ७ गते, कार्तिक ७ गते, माघ ७ गते र वैशाख ७ गतेभित्र चार किस्तामा निकासी हुनेछ।
२. वित्तीय समानीकरण अनुदानबाट खर्च भएको रकमको विवरण स्थानीय तहले सम्बन्धित प्रदेश लेखा इकाई कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयमा क्रमशः कार्तिक ५ गते, माघ ५ गते, वैशाख ५ गते र वार्षिक आर्थिक विवरण साउन मसान्तभित्र बुझाउनु पर्नेछ। त्यस्तो विवरण प्राप्त नभएसम्म वित्तीय समानीकरण अनुदान वापतको बाँकी रकम स्थानीय सञ्चित कोषमा दाखिला गरिने छैन।
३. मुलुकमा विपद् वा अन्य कुनै असामान्य परिस्थिति उत्पन्न भई लक्ष्य अनुरूप राजस्व सङ्कलन नभएमा वा सङ्घीय सरकारबाट हस्तान्तरण हुने रकममा अनुमान गरे अनुरूप प्राप्त हुन नसकेमा वित्तीय समानीकरण अनुदानको पहिलो किस्ता बाहेक अन्य किस्ता र सो वापतको रकम सङ्कलित राजस्वको अनुपातका आधारमा प्रदेश सरकारले पुनः निर्धारण गरी हस्तान्तरण गर्नेछ।

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”

टेलिफोन नं. ०८३-५२१३७१


सचिव



कर्णाली प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय

ईमेल: moeap6@gmail.com
वेबसाइट: moeap.karnali.gov.np

पत्र सङ्ख्या:- २०८१/८२

च.नं.:- ०७

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

४. ससर्त अनुदान रकमको एक चौथाईले हुने आउने रकम प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयले स्थानीय सञ्चित कोषमा प्रत्येक वर्षको भाद्र ७ गतेभित्र हस्तान्तरण गर्नेछ। यसरी हस्तान्तरण भएको ससर्त अनुदानको रकमको खर्च प्रगतिको आधारमा थप रकम हस्तान्तरण गरिनेछ।
५. ससर्त अनुदान वापत हस्तान्तरण भएको रकम जुन आयोजना वा कार्यक्रमको लागि प्राप्त भएको हो सोही आयोजना वा कार्यक्रमको लागि मात्र खर्च गर्ने गरी कार्यक्रम वा आयोजना कार्यान्वयन हुने अवधि, कार्यान्वयनको प्रक्रिया, खर्चको अनुमानको कार्ययोजना, मासिक नगद प्रवाहको विवरण र सम्बन्धित सभाले पारित गरेको राजस्व र व्ययको अनुमान साउन मसान्तभित्र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयमा पेस गर्नु पर्नेछ।
६. बुँदा नं. ५ बमोजिम पेस भएको कार्ययोजना अनुसार खर्च भएको रकमको विवरण सम्बन्धित स्थानीय तहले प्रत्येक आर्थिक वर्षको क्रमशः मंसिर १५ गते, चैत्र १५ गते, असार २५ गतेभित्र र वार्षिक आर्थिक विवरण आगामी आर्थिक वर्षको साउन मसान्तभित्र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयमा पेस गर्नु पर्नेछ।
७. बुँदा नं. ६ बमोजिमको खर्चको विवरणको आधारमा प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयले बुँदा नं. ४ बमोजिम हस्तान्तरण भएको ससर्त अनुदानको रकम समायोजन गरी थप रकम सोधभर्ना निकासा दिनेछ।
८. बुँदा नं. ६ बमोजिमको खर्चको विवरण प्राप्त नभएसम्म ससर्त अनुदान वापतको थप रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा दाखिला गरिने छैन।
९. समपूरक अनुदान र विशेष अनुदान सम्बन्धमा कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) र कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) को आधारमा हस्तान्तरित कार्यक्रम/आयोजना छनोट गरिएको र सोही बमोजिम अनुदान रकम उपलब्ध गराइने हुँदा सोको कार्यान्वयन गर्नु पर्नेछ।
१०. ससर्त, समपूरक र विशेष अनुदानको रकम आर्थिक वर्षभित्र खर्च नभई बचत भएमा त्यस्तो बचत रकम कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा ५ को उपदफा (९) बमोजिम सम्बन्धित प्रदेश लेखा इकाई कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत् आगामी आर्थिक वर्षको साउन १५ गतेभित्र प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ। अघिल्लो आर्थिक वर्षमा हस्तान्तरण भएको त्यस्तो अनुदान वापतको बचत रकम फिर्ता दाखिला नगर्ने स्थानीय तहलाई चालु आर्थिक वर्षमा हस्तान्तरण हुने अनुदान रकमबाट कट्टा गरी बाँकी रहेको अनुदान रकम पठाइनेछ।
११. वित्तीय हस्तान्तरणको उपयोग नेपालको संविधान, दिगो विकास लक्ष्य, नेपालको सोही योजना र कर्णाली प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका क्षेत्र र मार्गदर्शन बमोजिम गर्ने व्यवस्था मिलाउनु हुनेछ।

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”

टेलिफोन नं. ०८३-५२१३७१


सचिव

पेज नं. २/६



कर्णाली प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय

ईमेल: moeap6@gmail.com
वेबसाइट: moeap.karnali.gov.np

पत्र सङ्ख्या:- २०८१/८२
च.नं:- ०७

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

(ख) राजस्व बाँडफाँटसम्बन्धी व्यवस्था:

१२. स्थानीय तहले उठाएको राजस्व, बाँडफाँटबाट प्राप्त राजस्व र हस्तान्तरण भएको अनुदान रकम सम्बन्धित स्थानीय तहबाट स्वीकृत कानुन तथा प्रचलित कानुन बमोजिम खर्च गर्नु पर्नेछ।
१३. घर जग्गा रजिष्ट्रेशन शुल्क, विज्ञापन कर र मनोरञ्जन करबाट सङ्कलन हुने राजस्व रकम साठी प्रतिशत सम्बन्धित गाउँपालिका वा नगरपालिका र चालीस प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था मिलाउनु हुनेछ।
१४. प्रदेश सरकारबाट सङ्कलन हुने सवारी साधन कर बापतको राजस्व रकमको चालीस प्रतिशतले हुन आउने रकम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारण गरे बमोजिम सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा दाखिला गरिनेछ।
१५. ढुङ्गा, गिट्टी, बालुवा र दहत्तर बहत्तर सङ्कलनबाट उठेको शुल्क मध्येबाट साठी प्रतिशतले हुने रकम स्थानीय तहले आफ्नो सञ्चित कोषमा राखी चालीस प्रतिशतले हुने रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरी नियमित रुपमा सो को प्रतिवेदन गर्नु पर्नेछ।
१६. प्रदेश सरकारले निर्माण गरी सञ्चालनमा रहेका पर्यटकीय स्थल तथा क्रियाकलाप र पर्यापर्यटनमा कर्णाली प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची-५ बमोजिम शुल्क लगाई असुल उपर गर्ने व्यवस्था मिलाउनु हुनेछ। पर्यटन शुल्क बापत उठेको रकम मध्येबाट साठी प्रतिशतले हुने रकम स्थानीय तहले आफ्नो सञ्चित कोषमा राखी बाँकी चालीस प्रतिशतले हुने रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरी नियमित रुपमा सो को प्रतिवेदन यस मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमा गर्नु पर्नेछ।

(ग) योजना वा कार्यक्रम कार्यान्वयनसम्बन्धी व्यवस्था:

१७. कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा ६ को उपदफा (१) बमोजिम प्रदेश सरकारको कुनै निकायमा विनियोजन भएको कार्यक्रम वा आयोजनाको कार्यान्वयन स्थानीय तह मार्फत गराउँदा सर्त सहित पठाएकोमा उक्त सर्तको स्थानीय तहले अनिवार्य रुपमा पालना गर्नु पर्नेछ।
१८. कुनै स्थानीय तहको स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको कार्यक्रम वा आयोजना कुनै कारणवस प्रदेश सरकार मातहतको निकायमार्फत कार्यान्वयन गराउनु पर्ने भएमा तहाँको अनुरोधमा प्रदेश सरकारको विषयगत मन्त्रालय र यस मन्त्रालयको स्वीकृतिमा सम्बन्धित कार्यालय मार्फत कार्यान्वयन गराउन सकिनेछ।
१९. स्थानीय तहमा हस्तान्तरण भएका ससर्त अनुदान कार्यक्रमको संशोधन गर्नु पर्ने भएमा विषय क्षेत्र तथा विनियोजित रकम परिवर्तन नहुने गरी सोको स्पष्ट कारण र पुष्ट्याई सहित कायम हुने आयोजनाको लागत अनुमान र सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय समेत पेस गर्नु पर्नेछ। यस

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”

टेलिफोन नं. ०८३-५२१३७१


पेज नं. १
सचिव



कर्णाली प्रदेश सरकार

ईमेल: moeap6@gmail.com

वेबसाइट: moeap.karnali.gov.np

आर्थिक मामिला तथा योजना मन्त्रालय

पत्र सङ्ख्या:- २०८१/८२

च.नं:- ०७

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

मन्त्रालयले त्यस्तो संशोधन चैत्र मसान्तसम्म गर्न सक्नेछ। आर्थिक वर्षकोविचमा अख्तियारीको रूपमा वा वित्तीय हस्तान्तरणमार्फत कार्यान्वयनका लागि पठाइने आयोजना तथा कार्यक्रम संशोधन गरिने छैन। साथै एक पटक संशोधन गरिएका आयोजना तथा कार्यक्रम पुनः संशोधन गर्न सकिने छैन।

२०. समपूरक, ससर्त र विशेष अनुदान तर्फका कुनै आयोजना वा कार्यक्रम कार्यान्वयन गर्ने सिलसिलामा बोलपत्र वा अन्य विधिबाट खरिद कार्य गर्दा विनियोजित रकमभन्दा कम लागतमा सम्पन्न हुने गरी खरिद सम्झौता भई पुरै रकम खर्च नभई बचत हुने स्थितिमा सो रकम सोही आयोजना वा अन्य कुनै नयाँ कार्यमा खर्च नगरी त्यसको विवरण अविलम्ब यस मन्त्रालयमा पठाउनु हुनेछ।
२१. कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा ९ को उपदफा (१२) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ग) बमोजिम उपभोक्ता समितिमार्फत सञ्चालित आयोजनामा रकम थप गर्ने गरी रकमान्तर गर्न नपाइने व्यवस्था रहेकाले विनियोजित रकमको सीमाभित्र रही खरिद व्यवस्थापन गर्नु हुनेछ।
२२. ससर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि कुनै द्विविधा पर्न गएमा सम्बन्धित प्रदेश लेखा इकाई कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र कर्णाली प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गर्नु हुनेछ।
२३. हस्तान्तरण भएका आयोजना वा कार्यक्रमको स्थान नखुलेको अवस्थामा सम्बन्धित स्थानीय तहले आवश्यकताको आधारमा स्थान छनोट गरी प्रदेश मन्त्रालयको मार्गदर्शन समेतको आधारमा कार्यान्वयन गर्न सक्नेछ।
२४. राजनैतिक दलका स्थानीय पदाधिकारी, जनप्रतिनिधि र निजका परिवार, निर्माण व्यवसायी र राष्ट्रसेवक कर्मचारी उपभोक्ता समितिमा रहन नपाउने व्यवस्था मिलाउनु हुनेछ। उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने गरी सम्झौता भएको आयोजनालाई प्रत्यक्ष वा परोक्ष रूपमा निर्माण व्यावसायीमार्फत गराउन पाइने छैन।
२५. सार्वजनिक भवन तथा यस्तै प्रकृतिका पूर्वाधारसम्बन्धी संरचना निर्माण गर्दा कसैको निजी जग्गा समेत उपयोग गर्नुपर्ने भएमा भूमिसम्बन्धी प्रचलित कानूनबमोजिम जग्गा प्राप्तिको कार्य सम्पन्न भएपश्चात मात्र खरिद कार्य सुरु गर्नु हुनेछ। नेपाल सरकारको नाउँमा रहेको सरकारी वा सार्वजनिक जग्गामा प्रचलित कानूनअनुसार आफ्नो नाउँमा भोगाधिकार कायम गरी सार्वजनिक संरचना निर्माण कार्यको थालनी गर्नु हुनेछ।
२६. कर्णाली प्रदेश विनियोजन ऐन, २०८१ को दफा ८ को उपदफा (१) बमोजिम सङ्घीय सरकार तथा प्रदेश सरकारको अनुदानमा निर्माण गरिने सामुदायिक भवन तथा यस्तै प्रकृतिका सार्वजनिक उपयोगका संरचना व्यक्तिगत वा निजी जग्गामा निर्माण नगर्ने व्यवस्था मिलाउनु हुनेछ। यस्ता संरचनाहरू कुनै व्यक्तिगत वा दलगत वा निजी व्यापारिक उद्देश्यले प्रयोग वा सञ्चालन गर्न पाइने छैन। यी संरचनाबाट प्राप्त हुने प्रतिफलमा सबै नागरिकको समान हिस्सेदारी हुने व्यवस्था मिलाउनु हुनेछ।

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन”

टेलिफोन नं. ०८३-५२१३७१


पेज १/१



पत्र सङ्ख्या:- २०८१/८२
च.नं.:- ०७

कर्णाली प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय



इमेल: moeap6@gmail.com
वेबसाइट: moeap.karnali.gov.np

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

(घ) लेखाइकन, प्रतिवेदन तथा लेखापरीक्षण:

२७. प्रदेश सरकारबाट खर्च हुने गरी वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको कुनै आयोजना वा कार्यक्रम कुनै कारणवस स्थानीय तहबाट कार्यान्वयन गराउनु पर्ने भएमा त्यस्तो रकमको खर्च गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने लगायतका कार्य प्रदेश सरकारको प्रचलित कानुन बमोजिम गराउनु पर्नेछ।
२८. बुँदा नं. १८ बमोजिमका आयोजना वा कार्यक्रम कार्यान्वयन गर्ने तहले वार्षिक आर्थिक विवरण तयार गरी प्रमाणित गराई त्यस्तो आर्थिक विवरण अख्तियारी प्रदान गर्ने तहको निकायमा साउन मसान्तभित्र पठाउनु पर्नेछ।
२९. ससर्त अनुदान अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमको भौतिक र वित्तीय प्रगति विवरण सम्बन्धित आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने निकायले सम्बन्धित प्रदेश मन्त्रालय/निकायमा त्रैमासिक रूपमा पठाउनु पर्नेछ।
३०. महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण सम्पन्न भई प्रतिवेदन प्राप्त भएको पन्ध्र दिनभित्र उक्त प्रतिवेदनको एक प्रति प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ। लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित बेरुजु फर्स्यौट तथा सुझाव कार्यान्वयनमा तदारुकता दिनु हुनेछ।

(ङ) वित्तीय अनुशासन:

३१. प्रदेश लेखा नियन्त्रक कार्यालयले आय र व्ययको एकीकृत आर्थिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमार्फत महालेखा परीक्षकको कार्यालयमा पेस गर्नुपर्ने हुँदा निर्धारित ढाँचामा स्थानीय तहको आय व्ययको विवरण सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमार्फत पठाउने व्यवस्था गर्नु हुनेछ।
३२. आर्थिक वर्ष २०८०/०८१ को आम्दानी र खर्चको प्रतिवेदन तोकिएको ढाँचामा साउन मसान्तभित्र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमा पठाउनु पर्नेछ। गत आर्थिक वर्षको यस्तो प्रतिवेदन प्राप्त नभई चालु वर्षको राजस्व बाँडफाँट र अनुदान बापतको रकम हस्तान्तरण हुने छैन।
३३. सम्पूरक, विशेष र ससर्त अनुदानतर्फका स्वीकृत आयोजना तथा कार्यक्रमको लागि विनियोजित बजेटको ठेक्का वा अन्य प्रक्रियाबाट खरिद कार्य गर्दा बजेट भन्दा कम लागतमा ठेक्का सम्झौता वा उपभोक्ता समितिसँग सम्झौता भएका कारण वा अन्य कुनै कारणले बचत हुने रकम अर्को ठेक्का तथा उपभोक्ताबाट सोही आयोजनामा वा अन्य नयाँ कार्यक्रम वा आयोजनाका लागि खर्च गर्न नपाउने व्यवस्था मिलाई त्यस्तो बचत रकम प्रदेश सञ्चित कोषमा फिर्ता दाखिला गरी बजेट अनुशासन पालना गर्नु हुनेछ।



कर्णाली प्रदेश सरकार

इमेल: moeap6@gmail.com

वेबसाइट: moeap.karnali.gov.np

आर्थिक मामिला तथा योजना मन्त्रालय

वीरेन्द्रनगर, सुर्खेत
नेपाल

पत्र सङ्ख्या:- २०८१/८२

च.नं:- ०७

३४. सम्पूरक, विशेष र ससर्त अनुदानका आयोजनाको प्रगति विवरण पेस गर्दा आयोजनामा विनियोजित रकम, लागत अनुमान, सम्झौता रकम, बाँकी रकम, कार्य सम्पन्न हुने अवधि लगायतका अन्य विषय खुल्ने गरी छुट्टै विवरण फागुन मसान्तभित्र यस मन्त्रालयमा पेस गर्नु पर्नेछ।
३५. सार्वजनिक निर्माण कार्यको सम्बन्धमा निर्माण स्थलमा सो कामसँग सम्बन्धित विवरण (आयोजनाको नाम, लागत, कार्य शुरू भएको मिति, कार्य सम्पन्न हुने मिति, ठेक्का अड्क, ठेक्का लिनेको नाम तथा ठेगाना, काम सम्पन्न भए पछि हुने अपेक्षित उपलब्धि आदि) काम सम्पन्न नभएसम्म सर्वसाधारणले देख्न सक्ने गरी आयोजनाको जानकारी दिने आयोजना तथा कार्यक्रम सूचना पाटी (होर्डिङ्ग बोर्ड) राखी सार्वजनिक गर्ने व्यवस्था मिलाउनु हुनेछ।
३६. आर्थिक वर्ष २०८१/०८२ को बजेटसँग सम्बन्धित दस्तावेजहरू यस मन्त्रालयको website: www.moeap.karnali.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ।

बोधार्थ:

- श्री महालेखा परीक्षकको कार्यालय, अनामनगर, काठमाडौं।
- श्री अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं।
- श्री मन्त्रालय (सबै), कर्णाली प्रदेश, सुर्खेत।
- श्री कर्णाली प्रदेश योजना आयोग, कर्णाली प्रदेश, सुर्खेत।
- श्री प्रदेश लेखा नियन्त्रक कार्यालय, कर्णाली प्रदेश, सुर्खेत।
- श्री प्रदेश लेखा इकाई कार्यालय, (सबै) कर्णाली प्रदेश।

सादर अवगतार्थ

- माननीय मुख्यमन्त्रीज्यू, कर्णाली प्रदेश सरकार
- माननीय मन्त्रीज्यू, आर्थिक मामिला तथा योजना मन्त्रालय
- श्रीमान प्रमुख सचिवज्यू, कर्णाली प्रदेश सरकार

(रविलास शर्मा)

प्रदेश सचिव

सचिव